



उपकार लघुवित्त वित्तीय संस्था लि. Upakar Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तिय संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको)



च.नं. : ८७/०८१/०८२

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,
सिंहदरबार प्लाजा, काठमाडौं ।

मिति : २०८१/०४/२७ गते

विषय : आ.व.२०८०/८१ चौथो त्रैमासिक प्रतिवेदन पेश गरिएको सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को परिच्छेद-७ नियम २६(१) को अनुसूची-१४ अनुसार यस वित्तीय संस्थाको आ.व. २०८०/२०८१ चौथो त्रैमासिक प्रतिवेदन तपशिल अनुसार रहेको र मिति २०८१ श्रावण २६ गतेका दिन राष्ट्रिय स्तरको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।

संलग्न : चौथो त्रैमासिक प्रतिवेदन १ थान ।

बोधार्थ:

१. श्री नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड, लेखनाथ मार्ग, ठमेल, काठमाडौं ।

२. श्री सिडिएस एण्ड क्लियरिङ लि., पुतलीसडक, काठमाडौं ।

भवदिय

शारदा कुमारी खत्री

प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव



Upakar Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था
Head Office Kohalpur-11, Banke

Unaudited Financial Results (Quarterly)

As at 4th Quarter of the Fiscal Year 2080/081

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	2554538.00	2475925.00	2119877.00
1.1	Paid-up Capital	106148.00	106148.00	106148.00
1.2	Reserves and Surplus	152653.00	140277.00	138298.00
1.3	Debenture and Bond			
1.4	Borrowings	746826.00	718588.00	583225.00
1.5	Deposits (a+b)	1195759.00	1159934.00	1086560.00
	a. Domestic Currency	1195759.00	1159934.00	1086560.00
	b. Foreign Currency			
1.6	Income Tax Liabilities			10132.00
1.7	Other Liabilities	353152.00	350978.00	195514.00
2	Total Assets (2.1 to 2.7)	2555381.00	2475925.00	2119877.00
2.1	Cash & Bank Balance	256889.00	194339.00	138001.00
2.2	Money at call and short Notice			
2.3	Investments			
2.4	Loans & Advances (a+b+c+d+e+f)	2177629.00	2163212.00	1928357.00
	a. Real Estate Loan			
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)			
	2. Business Complex & Residential Apartment Construction Loan			
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)			
	b. Personal Home Loan of Rs. 10 million or less			
	c. Margin Type Loan			
	d. Term Loan	2177629.00	2163212.00	1928357.00
	e. Overdraft Loan / TR Loan / WC Loan			
	f. Others			
2.5	Fixed Assets	8325.00	10031.00	9640.00
2.6	Non Banking Assets			
2.7	Other Assets	112538.00	108343.00	43879.00
3	Profit and Loss Account			
3.1	Interest Income	299384.00	215356.00	307451.00
3.2	Interest Expense	166385.00	121187.00	189160.00
A	Net Interest Income (3.1-3.2)	132999.00	94169.00	118291.00
3.3	Fees Commission and Discount	2388.00	1734.00	1528.00
3.4	Other Operating Income	18591.00	12734.00	27233.00
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	153978.00	108637.00	147052.00
3.6	Staff Expenses	107467.00	80031.00	93233.00
3.7	Other Operating Expenses	17356.00	13129.00	16645.00
C	Operating profit Before Provision (B-3.6-3.7)	29155.00	15477.00	37174.00
3.8	Provision for Possible Loss	8314.00	6947.00	16181.00
D	Operating profit (C-3.8)	20841.00	8530.00	20993.00
3.9	Non-Operating Income/Expenses (Net)	-401.00	-96.00	-197.00
3.10	Write Back of Provision for Possible Loss	9047.00	3150.00	16728.00
E	Profit From Regular Activities (D+3.9+3.10)	29487.00	11584.00	37524.00
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	29487.00	11584.00	37524.00
3.12	Provision For Staff Bonus	2948.00	1158.00	3752.00
3.13	Provision For Tax	7961.00	3128.00	10132.00
G	Net Profit/Loss (F-3.12 -3.13)	18578.00	7298.00	23640.00
4	Ratios			
4.1	Capital Fund to RWA	11.02%	10.57%	12.52%
4.2	Non-Performing Loan (NPL) to Total Loan	2.13%	1.53%	2.17%
4.3	Total Loan Loss Provision to total NPL	144.00%	64.42%	151.39%
4.4	Cost of Funds	8.40%	9.90%	10.96%
4.5	CD Ratio (Calculated as per NRB Directives)	182.00%	181.38%	115.49%

Note: Above financial Figures are Subjected to Change if instructed by statutory audit and regularity authority.
Interest on deposit and Loan & Advance Deposit : 7.5% to 10% Loan & Advance 8.5% to 15%

धितोपत्र दर्ता तथा निष्काशन नियमावलि २०७३ अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

१. वित्तीय विवरण :

- (क) त्रैमासिक बासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
२३.७५	८३.५८	२२०.०६	२४०७.३८	३.९३

२. व्यवस्थापकिय विश्लेषण :

- (क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुखकारण सम्बन्धि विवरण :
आर्थिक वर्ष २०८०/२०८१ को चौथो त्रैमासिक अवधिमा यस वित्तीय संस्थाको तरलताको समस्यालाई व्यवस्थापन गरि कर्जा लागानी एवं बचत परिचालन गरिएको छ, अधिल्लो त्रयमासको तुलनामा यस त्रयमासमा संस्थाको नाफा वृद्धि भएको छ ।
- (ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणत्मक विवरण :
प्रादेशिक स्तरको यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको शुरु देखि नै वित्तीय पहुँच अभिवृद्धि गराई गरिबी घटाउने, वित्तीय समावेशिकरण बढाउने, लघुवित्त कार्यक्रमको पहुँच नपुगेका ग्रामिण समुदयमा लघुवित्त सेवा विस्तार उद्देश्य अनुरूप लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा कार्यक्रम विस्तार गरि कार्यक्रम संचालन गरि थप कर्जा लागानी तथा बचत संकलनलाई वृद्धि गर्दै लैजाने देखिन्छ । यस वित्तीय संस्थामा आवद्ध परिवारको दिगो विकास एवं सुनिश्चित भविष्यका लागि संस्थाले छरिएर रहेको बचत संकलनलाई जोड दिदै आईरहेको छ । सदस्यहरूको दिगोपनलाई ध्यानमा राखी उनिहरूमा स्वरोजगार सृजना गर्ने उद्देश्यले उद्यमशिल र उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गरि दिगो व्यवसायिक सफलता हासिल गर्ने तर्फ संस्था अग्रसर रहेको छ । आगामी आर्थिक वर्ष २०८१/२०८२ मा प्रभावकारी वित्तीय सेवा प्रदान गर्नका लागि प्रविधिको उच्चतम प्रयोगमा सदस्य, कर्मचारीहरूको दक्षता एवं कार्य कुशलतामा अभिवृद्धि गर्न कर्मचारीको उत्पादकत्व वृद्धि गर्न एवं आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन तालिम, गोष्ठी कार्यक्रम संचालन भईरहेको छ । व्यवसायिक योजना अनुरूप लक्ष्य प्राप्तीका लागि आवश्यक कामहरू भईरहेका छन् । वित्तीय संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरूलाई सदस्यको आवश्यकता अनुरूप समय सापेक्ष परिष्कृत गर्दै सदस्यहरूमा उद्यमशिलता तथा व्यवसायिक सीप विकासका साथै डिजिटल वित्तीय साक्षरताको अभियानलाई विस्तार गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ ।
- (ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :
सदस्य, ऋणी, कर्जाको आकार तथा कर्जा असुलीमा भएको सकारात्मकताले गर्दा आगामी दिनमा वित्तीय संस्थाको कार्यक्रमको गुणस्तर सुदृढ भई आम्दानीमा अभूत वृद्धि हुनेमा व्यवस्थापन विश्वस्त छ । लघुवित्त संस्थाहरूमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा सदस्यहरूमा कर्जाको अधिक भार बढ्नुका साथै विभिन्न समुहहरूका नाममा फैलाईएको विकृतिले वित्तीय संस्थाले लागानी गरेको ऋणको गुणस्तरमा असर पार्न गएको छ । कर्जा सुचना केन्द्रको प्रभावकारीता वृद्धि हुदै जाँदा जोखिमहरू क्रमशः न्यून हुदै जाने देखिन्छन् ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) यस अवधिमा यस वित्तीय संस्थाले कसैका उपर मुद्दा दायर नगरेको साथै वित्तीय संस्था विरुद्ध मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।
(ख) संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।
(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै सूचना प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

- (क) वित्तीय संस्थाको शेयरको कारोबार नेपाल स्टक एक्सचेन्ज मार्फत भईरहेको छ । वित्तीय संस्थाले शेयर मूल्यमा प्रभाव पार्न सक्ने कुनै पनि आधारभूत सूचना प्रचलित ऐन तथानियमको परिधिभित्र रही प्रवाहित गरिने छ । लगानीकर्ताहरूको यस संस्था प्रतिष्ठो विश्वास उच्च रहेको हुँदा भविष्यमा कारोबार मूल्य सकारात्मकता तर्फ उन्मुख हुने आंकलन गर्न सकिन्छ ।
(ख) नेपाल स्टक एक्सचेन्जको वेब साइट अनुसार मिति २०८१/१/०१ देखि २०८१/०३/३१ सम्मको अवधिमा शेयरको कारोबार निम्नानुसार भएको देखिन्छ । (स्रोत : <https://www.nepalstock.com>)

अधिकतम मूल्य (रु.)	न्यूनतम मूल्य (रु.)	अन्तिम मूल्य (रु.)	कारोबार भएको कुल दिन	कारोबार संख्या
१४६५	१२९५	१९८५.३	६१	४०४०

संस्था तथा चुनौती:

वित्तीय बजारमा बढ्दो तरलताको संकट एवं संघर्ष समितिका कारण सिर्जित समस्याका कारण सदस्यहरूको व्यवसाय तथा आय आर्जन प्रभावित भई लघुवित्त क्षेत्रमा दिर्घकाल सम्म गहिरो प्रभाव पार्न सक्ने देखिन्छ । एकल संस्थाबाट मात्र कर्जा लिने प्रावधानले तत्काल सदस्यहरूमा केही समस्या उत्पन्न हुन सक्ने जोखिम, वित्तीय श्रोतको अनिश्चितता, तरलता संकट र कर्मचारीहरूको दक्षता अभिवृद्धिमा कमि भई उत्पन्न हुन सक्ने जोखिम एवं नियमनकारी निकायबाट अप्रत्याशितरूपमा हुने नीति तथा निर्देशनमा परिवर्तनका कारणले थप चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछन् ।

५. संस्थागत सुशासन :

नियमनकारी निकायसँग सम्बन्धित ऐन, कानून तथा नीतिनियम तथा निर्देशन अनुरूप संस्थागत सुशासन कायम राख्न वित्तीय संस्था कटिबद्ध र प्रतिवद्ध रहँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू तथा कानूनहरूको परिपालनामा विशेष ध्यान दिँदै आफ्ना शेयरधनीहरू, सर्वसाधारण सदस्यहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको हितको संरक्षण तथा सम्बर्द्धन गर्न वित्तीय संस्था सदैव प्रतिवद्ध रहेको छ ।

६. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् । लगानीकर्ताहरूलाई सु-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

८. नियम २६ को उपनियम (५) सँग सम्बन्धित विशेष घटना वा परिस्थिती सम्बन्धी विवरण : नभएको ।



[Handwritten signature]